

कागेश्वरी मनोहरा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

डाँछी, काठमाडौं
बागमती प्रदेश, नेपाल

आ.व. २०८०/०८१

करार कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारम

खण्ड क

विवरण पेश गरेको कार्यालय:

दर्ता नं.

दर्ता मिति:

कर्मचारीको नाम:

कर्मचारीको पद, श्रेणी/तह:

मूल्याङ्कन अवधि: साल महिना गते देखि साल महिना गते सम्म ।

कार्यालयमा काम सुरु गरेको मिति:

सुपरिवेक्षक समक्ष पेश गरेको मिति:

सम्पादित कामको विवरण

मूल्याङ्कन अवधिमा गरेका मुख्य कामहरु

सूचक बमोजिम काम भए/नभएको

क.

ख.

ग.

घ.

ङ.

विवरण पेश गर्ने कर्मचारीको दस्तखत:

मिति:

नोट: यो फाराम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ ।

एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।

साउन १ देखि मंसिर मसान्त सम्मको सम्पादित कामको विवरण पुस ७ गते भित्र पेश गर्नुपर्नेछ ।

बाँकी अवधिको सम्पादित कामको विवरण असार ७ गतेभित्र पेश गर्नुपर्नेछ ।

खण्ड ख			
मूल्याङ्कन			
मूल्याङ्कनका आधार	मूल्याङ्कन अङ्क		
	सुपरीवेक्षकले प्रदान गर्ने	पुनरावलोकनकर्ताले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने
१. विषयवस्तुको ज्ञान तथा सीप			
(क) कामसँग सम्बन्धित विषयको आधारभूत जानकारी			
(ख) कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी			
(ग) विषयवस्तु सम्बन्धित सीप			
(घ) सीप प्रयोगको क्षमता			
२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन			
(क) कर्मचारीको लागि तोकिएको पोशाक लगाउने गरेको			
(ख) कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको			
(ग) आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको			
(घ) अनधिकृत रूपमा सूचना दिने नगरेको			
३. समयपालना र नियमितता			
(क) समयमा कार्यलय उपस्थित भएको			
(ख) बिना जानकारी कार्यलयमा उपस्थित हुने नगरेको			
(ग) नियमित रूपमा कार्यलयमा उपस्थिति भएको			
(घ) कार्यलयको आवश्यकता अनुसार कार्यलय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको			
४. सरोकारवालासँगको व्यवहार			
(क) आफू भन्दा माथिका कर्मचारीहरूसँग गर्ने व्यवहार उपयुक्त रहेको			
(ख) आफूसरह र आफू मातहतका कर्मचारीसँग गर्ने व्यवहार मित्रवत रहेको			
(ग) सेवाग्राहीसँग गर्ने व्यवहार मित्रवत रहेको			
(घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको			
५. कामसँगको लगाव र नतिजा			
(क) कार्यलयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको			
(ख) कार्यलयको गोपनीयता भङ्ग गर्ने नगरेको			
(ग) दिईएको काम समयमै सम्पन्न गर्ने गरेको			
(घ) कार्यलयमा आफूसँग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण			
जम्मा प्राप्ताङ्क र अक्षरमा			
पूर्णाङ्क	४० (चालिस)	३० (तीस)	३० (तीस)

९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिँदा खुलाईएको कारण	सुपरिवेक्षकको नाम:	पुनरावलोकनकर्ताको नाम:	पुनरावलोकन समितिका पदाधिकारीको:			
	पद: सङ्केत नं. दस्तखत: मिति:	पद: सङ्केत नं. दस्तखत: मिति:	नाम	पद	संकेत नं.	दस्तखत